

# चट्टायाङ्ग र यसबाट बच्न अपनाउनु पर्ने सावधानीका उपायहरु

पितृभक्त अधिकारी  
उप-प्राध्यापक  
त्रिचन्द्र क्याम्पस

Email: [pbadhikari09@gmail.com](mailto:pbadhikari09@gmail.com); [pitribhakta\\_adhikari@hotmail.com](mailto:pitribhakta_adhikari@hotmail.com)

**सारांश:** दैविक तथा प्राकृतिक प्रकोपहरूमध्ये चट्टायाङ्ग वातावरणमा हुने एक मनमोहक अनौठो घटना हो। चट्टायाङ्ग जीवको उत्पातिको कारक भएकोले जीवको उत्पति हुनभन्दा पहिले देखि नै चट्टायाङ्ग हुने गर्दयो। यसको मानव विकासको सम्यतामा ठुलो भुमिका रहेको छ। यो घटनालाई रोक्न नसकिएपनि यस वाट बच्न कोहि सावधानिक उपायहरु अपनाउन सकिन्छ।

**खोज शब्द:** चट्टायाङ्गको परिचय, चट्टायाङ्गको किसिम, चट्टायाङ्गवाट हुने असर, चट्टायाङ्गवाट बच्ने उपायहरु।

**परिचय :** दैविक तथा प्राकृतिक प्रकोपहरूवाट मानिसहरुको मत्यु हुनेमा चट्टायाङ्ग पनि एक प्रमुख कारक मानिन्छ। प्रायः मनसुन शुरु हुनु पुर्व दुई महिना अधिवेष्य मनसुनको अन्त्य सम्मान नै चट्टायाङ्ग भएको पाइन्छ। गर्भी समयमा सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहलाई ताताउछ साथै ताल, तलाउ, नरी, सागर, महासागर आदि जलाशयको श्रोतहरूवाट पानीलाई वाफ बनाई माथितर उडि वादलको रूपमा परिणत गराउँछन्। हावाको तीव्र गतिका कारण वादलहरु वीच घर्षण भई चार्जहरू उत्पन्न हुन्छन्। साथ साथै त्यो वादलभित्र रहेका पानीका कणहरू विभिन्न तहमा तापक्रममा बसेको हुन्छन्। साथै धनात्मक तथा ऋणात्मक चार्जहरू भएर रहन्छन् कोहि हलुगों वादलले धनात्मक चार्जहरू लिएर माथिल्लो तहमा बस्तुन भने तुलनात्मक रूपमा कोहि गाहुङों वादलले ऋणात्मक चार्जहरू लिएर कोहि तल्लो तहमा बसेको हुन्छन्। यसरी विभिन्न तहमा वादलहरू वस्ता  $0^{\circ}\text{C}$  देखि  $-50^{\circ}\text{C}$  सम्म तापक्रम भएको पनि पाइन्छ। तल्लो भागवाट माथिल्लोमा जादा तापक्रम पनि घट्टै घट्टै जान्छ। फलस्वरूप जति माथि गयो त्यति वरफको टुक्रा हिँउ जस्तो असिना ठोस अवस्थाको रूपमा परिणत हुन्छ। यी वादलहरूमा जति पानीको मात्रा वढेदै जान्छ त्यो वादलवाट सूर्यको प्रकाश छिन्ने सक्छैन। यस्तो किसिमको वादललाई कालो वादल (*Cumulonimbus*) भनिन्छ। त्यसैले आकासमा कालो वादलको मात्रा वढेदै गए पछि चट्टायाङ्ग पर्ने वढि सम्भावना हुन्छ।

जब वादलभित्र नै तल्लो तह र माथिल्लो तहको तापक्रममा धेरै फरक पर्दछ त्यसकारण वादलहरू नै एक आपसमा छिटो छिटो विहुद्दन्त जसको कारणले गर्दा वादलभित्र हुरी बतास तलमाथि चल्न थाल्दछ। यसरी चलेका हुरी बतासले वादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन्। शुरु शुरुमा आकाशको माथिल्लो भागमा एउटै वादलभित्र नै वा एक वादलवाट अर्को वादलमा चार्जहरू जान्छन् जसको कारण विजुली चम्कने गर्दछ। यस्तो चट्टायाङ्गलाई वादल देखि वादल विचको चट्टायाङ्ग (*Cloud-to-Cloud Lightning*) भनिन्छ जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि नोक्सानी पुचाउदैन।

विभिन्न तहमा रहेका वादलहरू तापक्रमको भिन्नताको कारणले गर्दा वढि गतिमान हुन्छन्, फलस्वरूप वादलहरूमा चार्जहरूको मात्रा वढेदै जान्छ। शुरुमा वादलभित्र भएका हुरी बतास धेरै समयपछि चार्जहरूको मात्रा वढेसँगै वादलवाट वाहिरितर निस्कन थाल्दछन्। जसको कारणले पृथ्वीको सतहमा आधिवेही चल्न थाल्दछ। घर्षणका कारणवाट चार्जहरू धेरै मात्रामा बनेपछि वादलमा भएका चार्जहरूले पृथ्वीमा पनि विपरित तापिमानको चार्जहरू उत्पन्न गराउँछन्। यसरी आकाशमा भएको वादलका चार्जहरू र पृथ्वीमा भएको विपरित चार्जहरू विच विभिन्न प्रतिक्रियाहरू हुन्छन्। जब आकाशमा छिटो छिटो विजुली चम्कने र मेघ गर्जने हुन थाल्दछ साथै पृथ्वीमा पनि हुरी बतास चल्न थाल्यो भने चट्टायाङ्गको डर वढेदै जान्छ र चट्टायाङ्गवाट पृथ्वीमा हुने हाती नोक्सानीको खतरा वढी हुन्छ। त्यस्तो किसिमको चट्टायाङ्गलाई वादलवाट जमिनमा हुने चट्टायाङ्ग (*Cloud-to-Ground Lightning*) भनिन्छ। त्यसको संगसंगै विस्तारै पानीपनि पर्न थालेमा वादलवाट निस्कने हुरी बतास र वर्षा संगसंगै वादलमा भएका चार्जहरू पनि सजिलैसंग पृथ्वीतर वहन्दछन् र विद्युतिय धार (*Current*) पनि आकासबाट पृथ्वीतर वरदछ। यस्तो वेलामा पानीमा भिजे व्यक्ति वा अन्य कुनै वस्तुलाई विद्युतिय प्रवाह (*Current*) लाग्ने डर धेरै मात्रामा हुन्छ। त्यसकारण यस्तो वेलामा घर वाहिर जानु खतरनाक मानिन्छ तर कोहि समय पानी परिसकेपछि कालो वादलमा भएका चार्जहरू पानी संगसंगै पृथ्वीतर भर्ने भएकोले चट्टायाङ्गको मात्रामा कोहि कमि हुनजान्छ। यसरी वादलमा भएका चार्जका कणहरू वादलवाट अन्य वादलमा, वादलभित्रै वा वादलवाट पृथ्वीतर भर्दा हुने विद्युतीय धार (*Current*) लाई चट्टायाङ्ग भन्न सकिन्छ। चट्टायाङ्गको प्रमुख खतराको कारक भनेको चार्जहरूको प्रवाह (*Current*) नै हो। वैज्ञानिक अध्ययन अनुसन्धान अनुसार चट्टायाङ्ग पर्ने वेलामा पाँचहजार एम्पीयर देखि दुई लाख एम्पीयर सम्मको विद्युतीय करेन्ट प्रवाह भएको पाइएको छ जुन मानव, जीवजन्तु, वनजंगल तथा वेट विरुद्धहरूमा प्रवाह हुने

वित्तिकै सबै भप्प हुन्छन्। यसकै कारणले गर्दा नेपालमा वर्षेन ठूलो धनजनको क्षति भइहेको पाइन्छ। वादलमा भएका चार्जहरूलाई जमिनमा भएका अग्लो सतहवाट केही विपरित धुवका चार्जहरूले सकेत (*Response*) गरेमा वा अग्ला सतहमा विपरित धुवका चार्जहरू उत्पन्न गराएमा यो छिटो छिटो प्रवाह हुने भएकोले चट्टायाङ्गको अझै वढी खतरा हुन्छ। त्यसैले नेपालको पहाडी, हिमाली उच्चभागमा, अला वोट विरुद्धहरूमा, रुखहरूमा, अला टावरहरूमा, तिखा गगनचुम्बी भवनहरूमा चट्टायाङ्ग पर्ने खतराको डर वढी मात्रामा रहन्छ।

आकाशमा एक विजुलीचम्कने वेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिकमात्रामा बढ्ने गर्दछ। जसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिनेने र सो तापक्रम लगभग तिस हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन अनुसन्धानले देखाएको छ। यसरी तातिएपछि वायुमण्डलको आयतन एकत्रासी वृद्धि हुँदै ठूलो आवाज निस्कन्छ। जसलाई मेघराजन (*Thundering*) भनिन्छ। यस कारणले गर्दा चट्टायाङ्ग पर्ने र मेघ गर्जन हुने घटनाहरू एकैसाथ हुने गर्दछ। चट्टायाङ्गको लागि वातावरणले पनि धेरै असर पारको हुन्छ। जलवायु परिवर्तनले गर्दा तातोमा वढी तातो र चिसोमा वढी चिसो हुने भएकोले चट्टायाङ्गमा पनि यसको असर रहेको हुन्छ। त्यसैले Global Warming ले भू-सतह तालुका साथै वायुमण्डलका कणहरूको परिवर्तनको कारणले गर्दा चट्टायाङ्गमापनि परिवर्तन गराउँछ।

**चट्टायाङ्गवाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरु:** दैविक तथा प्राकृतिक प्रकोपहरूमध्ये चट्टायाङ्ग पनि एक प्रमुख प्रकोपमा पर्दछ। नेपालमा मात्रै वर्षेन चट्टायाङ्गवाट लगभग सय जनाको मृत्यु हुने गरेको पाइन्छ। चट्टायाङ्ग एक दैविक तथा प्राकृतिक प्रकोपको रूपमा लिने भएकाले यसवाट बच्नको लागि कोहि सावधानीका उपायहरु अपनाउनु पर्ने हुन्छ। जब आकाशमा कालो वादल मडारीन थाल्दै तब चट्टायाङ्ग पर्ने डर वढि मात्रामा हुन्छ। त्यसैले यस्तो अवस्थामा घर भित्रै वस्तु नै बुद्धिमानी हुनेछ। चट्टायाङ्गमा ठूलो विद्युतिय प्रवाहहुने भएकोले विद्युतीय सामानहरूसँस्तै : टेलिभिजन, रेफिजरेटर, फोन आदिमा धेरै भोल्जेर प्रवाह भएर विग्रन सक्छन् त्यस कारण त्यस्ता सामानहरू विद्युतीय स्वीचहरूवाट अलग राख्न पर्दछ। कतै पनि कनेक्सन गर्नुहुन्दैन। यदि ती सामानहरू कैन्ट करेन्ट प्रवाहमा जोडिएको रहेछ भने अत्यधिक मात्रामा करेन्ट प्रवाह भएर विग्रन सक्छ। त्यसैले यस वाट मानिसको अंगभागहुने जस्तै आँखामा असर गर्ने, ठूलो आवाजको कारणले गर्दा कानको जाली फुट्ने, घरका भ्रयालका सिसाहरू फुट्ने, आदि हुने गर्दछ यसकारण चट्टायाङ्ग परेको वेलामा घरको भ्रयालको नजिकतर वस्तुहुन्दैन। त्यसैले यस्तो अवस्थामा घर भित्रपनि नुहाउनु वा पानी चलाउनु साथै विद्युतीय उपकरणहरू चलाउनु हुन्दैन। यसैले चट्टायाङ्ग परेको अवस्थामा घरभित्र वस्ता पनि टेलिभिजन टैलफोल आदि विद्युतीय उपकरण बन्दगर्ने पानीका धाराहरू नचलाउने, भ्रयालको छेऊ, भित्तामा अडेस लगाएर नवस्ते आदि सावधानी अपनाउनुपर्दछ। जहाँ फलामे डर्नीहरू प्रयोग गरेर पक्कि घरहरू बनाइएको हुन्छ, त्यसैले घरको छानामा लाइटिनिङ ऐस्टर जडान गर्ने (*Lightning arrester*), साथै राम्रोसंग अर्थिड गर्नु चट्टायाङ्गवाट बच्ने वढी भरपर्दा उपाय हुनसक्छ। यदि कुनै अवस्थामा घर बाहिर भएमा गाडिभित्र भ्रयालडोका बन्द गरी बस्तुपर्दछ। यदि रिमिडिमा पानी भित्रभए पानीबाहिर निस्कनुपर्दछ। यदि वाटोमा हिडिरेको अवस्थामा रुख वा अग्ला वस्तुहरू, विद्युतीय तारहरू भए त्यसको नजिकतर बस्तुहुन्दैन। यदि खुला मैदान, चौरसा भए सक्सम्म थेरै क्षेत्रफल हुने गरी भुझाए टेकर टाउकोलाई निहुराएर दुवै हात टाउको माथि राखी बस्तुपर्दछ। खेल मैदानमाभए धेरै जान एकै ठाउँमा बस्तुहुन्दैन, विजुलीको खम्बा तथा तारहरू नजिक बस्तुहुन्दैन। घर बनाउँदाको अवस्थामा भए अर्थिड सक्तिको चट्टायाङ्ग रडको प्रयोग गर्नुपर्दछ। यसरी चट्टायाङ्गवाट बच्नको लागि विभिन्न सावधानीका उपायहरु अपनाउन सकिन्छ।

## References:

1. Adhikari, P. B., (2018), Time Varying Electric and Magnetic Fields from Lightning Discharge. *International Journal of Electrical and Electronic Science.* 5,(2), 50-55.
2. Adhikari, P. B., Bhandari, B.(2018), Jefimenko Equations in Computation of Electromagnetic Fields for Lightning Discharges. *International Journal of Scientific & Engineering Research.*9,(6), 1678 - 1687, ISSN 2229-5518.

3. Adhikari, P. B., Sharma, S. R., &Baral, K. N. (2016). Features of positive ground flashes observed in Kathmandu Nepal. *Journal of Atmospheric and Solar-Terrestrial Physics*, 145, 106-113.
4. Adhikari, P. B., Sharma, S. R., &Baral, K. N., (2017), Characteristic features of electric fields radiated by cloud flashes in Kathmandu, Nepal.
5. Adhikari, P. B., Sharma, S. R., &Baral, K. N., (2017). Features of electric field pulses of cloud flashes observed in Kathmandu, Nepal. *International Journal of Hydra Research Group*, 1(1), 9-16.
6. Adhikari, P. B., Sharma, S. R., Baral, K. N., &Rakov V.A. (2017). Unusual lightning electric field waveforms observed in Kathmandu, Nepal, and Uppsala, Sweden; *Journal of Atmospheric and Solar-Terrestrial Physics*, 164, 172-184.
7. Adhikari, P. B., (2017),analyzing the components of lightning electric field. *GoldenGate Journal of Science & Technology*, 3, 22 – 26.
8. Adhikari, P. B.,Bhandari, B (2017). Computation of Electric Field from Lightning Discharges; *International Journal of Scientific & Engineering Research*, 8, (9), 147.
9. Adhikari, P.B. (2017). Features of ground flashes before and after the massive earthquake observed from Kathmandu, Nepal. *Journal of Nepal Physical Society*, 4,(1), 11-22.
10. K.N. Baral and D. Mackerras, 1993. Positive Cloud-to-Ground Lightning Discharges in Kathmandu Thunderstorms, *Journal of geophysical Research*.
11. Rakov, V. A., and M. A. Uman (2003), Lightning: Physics and Effects, *Cambridge University Press*, New York.
12. Williams et.al (1989), The tripole structure of thunderstorms, *J. Physics. Res.*, 94, 13151-13167, doi.10.1029/JD094iD11p 13151.